



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्टाचार विरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य



सन्देशमूलक नाराहरु छनौट गरिएको सम्बन्धी सूचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवस (२०७९ माघ २८) को सन्दर्भमा "भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" सम्बन्धी सन्देशमूलक नाराहरु संकलन गर्ने प्रयोजनका लागि मिति २०७९/०९/१८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक तथा आयोगको वेबसाइटमा प्रकाशित सूचना बमोजिम २०७९ माघ ६ गतेको समयसम्ममा प्राप्त भएका जम्मा १९९ वटा नाराहरु मध्येबाट छनौट भएका उत्कृष्ट १० नारामध्ये सर्वोत्कृष्ट नारा पठाउने व्यक्तिलाई नगद रु. ५००० र अन्य उत्कृष्ट नारा पठाउने व्यक्तिहरुलाई जनही नगद रु. २००० प्रदान गर्ने गरी आयोगबाट निर्णय भएको हुँदा देहाय बमोजिम सर्वोत्कृष्ट तथा उत्कृष्ट नारा पठाउने व्यक्तिहरुको नामावलीसहितको विवरण (वर्णानुक्रम अनुसार) जानकारीका लागि प्रकाशन गरिएको छ ।

क्र.सं.	नारा	नारा पठाउने व्यक्तिको		कैफियत
		पुरा नामथर	स्थायी ठेगाना	
१	मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौं हातेमालो	सोनिका भट्टराई	भोजपुर -११, भोजपुर	सर्वोत्कृष्ट
२	भ्रष्टाचार विरुद्ध सबै, सँगै र सधैं	टसी शोर्पा	हिलीहाड -३, पाँचथर	उत्कृष्ट
३	नगरौं भ्रष्टाचारजन्य कर्म, बुझौं विकास र समृद्धिको मर्म	बिमला राई	हलेसी तुवाचुङ -७, खोटाङ	उत्कृष्ट
४	सुधारौं सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार	भेषराज रिजाल	कावासोती -२, नवलपुर	उत्कृष्ट
५	नैतिकता, इमान्दारिता र सदाचार : भ्रष्टाचारमुक्त समाजको बलियो आधार	रामकृष्ण अधिकारी	बागलुङ -७, बागलुङ	उत्कृष्ट
६	भ्रष्टाचारको अन्त्य : सुशासन हाम्रो गन्तव्य	रेशमप्रसाद ढकाल	आँधीखोला -१ स्याङ्जा	उत्कृष्ट
७	सुशासन र सदाचारमा दृढता, भ्रष्टाचारमा शून्य सहनशीलता	वसन्त आचार्य	तुलसीपुर, दाङ	उत्कृष्ट
८	हाम्रो चाहना हाम्रो संकल्प, भ्रष्टाचार रहित सुशासन संयन्त्र	विजय सुवेदी	बर्दिया	उत्कृष्ट
९	आज एउटा प्रण गरौं : भ्रष्टाचार गर्दै नगरौं	शिवराम सापकोटा	सूर्यविनायक -२, भक्तपुर	उत्कृष्ट
१०	भ्रष्टाचार विरुद्धको बाटोमा मेरो पहिलो पाइला, अनि तिम्रो पाइला र हामी सबैका पाइलाहरु	सुचना आचार्य	बुद्धभूमि-९, कपिलवस्तु	उत्कृष्ट

उपर्युक्तानुसारका नाराहरु पठाउने व्यक्तिहरुले पुरस्कार रकम प्राप्त गर्न आफ्नो बैंक खाता विवरण (बैंकको नाम र शाखा कार्यालय, खातावालको नाम, खाता नं (सबै अंग्रेजीमा)) र नेपाली नागरिकता वा परिचय खुल्ने सरकारी कागजात scan गरी इमेल ठेगाना yojanaciaa@gmail.com मा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र पठाउनुहुन अनुरोध गरिन्छ। यस सम्बन्धमा केही जिज्ञासा भए ०१-५२६२२५४ मा सम्पर्क गर्नुहोला।